



PREPARING STUDENTS
FOR LIFE

Through Academic Achievement
Personal Well-Being
Career Readiness

«FIRSTNAME» «LASTNAME»को आमाबुबा(हरू)/अभिभावक(हरू)
«RESADDR»
«RESCITY» «RESSTATE» «RESZIPCODE»

मे 1, 2021

आदरणीय आमाबुबाहरू,

यो पाइलट फेजको अवधिमा हामीले माइ स्टप एप्लिकेसनमा सुधार गर्ने क्रममा तपाईंको धैर्यका लागि धन्यवाद।

माइ स्टप भनेको एउटा मोबाइल फोन एप्लिकेसन हो जसको सहायताले तपाईंको बच्चाको निर्धारित स्कूल बस आइपुग्ने अनुमानित समय जान्न सकिन्छ। एप्लिकेसनले तपाईंको बच्चाका बारेमा परिचायक विवरण कुनै तेस्रो पक्षलाई प्रदान गर्दैन, तर यसले आमाबुबाहरूलाई तपाईंको बच्चाको बस निर्धारित स्टपमा कति बेला आइपुग्छ भन्ने जानकारी दिन सक्छ।

यो एप आइफोन, एप स्टोर वा गुगल प्लेमा निःशुल्क उपलब्ध छ, तर तपाईंले रेजिस्टर गरेर एकाउन्ट बनाउनु पर्नेछ।

डाउनलोड गर्ने चरणबद्ध निर्देशनहरू:

1. "भर्सिट्रान्स माइ स्टप" एपलाई आइफोन एप स्टोर वा गुगल प्लेबाट डाउनलोड गर्नुहोस्।
2. "टाइलर टेक्नोलोजी LLC" (जो एपको पब्लिशर हो) बाट सूचनाहरूको अनुमति दिनुहोस्।
3. उपलब्ध स्कूल डिस्ट्रिक्टहरूको सूचीबाट "सिनसिनाटी पब्लिक स्कूल" चयन गर्नुहोस्।
4. यो पत्रको खाता विवरण (तल दिइएको) प्रयोग गरेर लगइन गर्नुहोस्।

खाता विवरण:

प्रयोगकर्ता नाम: MAYS .S.100112217

पासवर्ड: MAYS .S.100112217 तपाईंले सुरुमा लगइन गर्दा यसलाई बदल्नु पर्छ।

तपाईं एप्लिकेसनमा लगइन गरेपछि तपाईंको पासवर्ड रिसेट गर्ने चरणबद्ध निर्देशनहरू:

1. "सेटअप" मा जानुहोस्।
2. "पासवर्ड बदल्नुहोस्" मा क्लिक गर्नुहोस्
3. तपाईंको वर्तमान पासवर्ड टाइप गर्नुहोस्
4. तपाईंको नयाँ पासवर्ड दुई पटक टाइप गर्नुहोस् र "पेस गर्नुहोस्" मा क्लिक गर्नुहोस्

कृपया केही समय दिएर संलग्न एप्लिकेसन विवरण पढ्नुहोस्। यो विवरणद्वारा एप्लिकेसनले प्रदान गर्ने सन्देशहरूबारे स्पष्ट बनाइने छ।

यदि «SCHOOL NAME» मा तपाईंको एक भन्दा धेरै बच्चाहरू छन् भने, तपाईंको सबै बच्चाहरू यो खातासँग जोडिएको हुनुपर्छ; नभए, कृपया हाम्रो ITM हेल्प डेस्क (ITMhelp@cpsboe.k12.oh.us) मा सम्पर्क गरेर तपाईंको बच्चाहरूलाई एउटा खाता अन्तर्गत जोड्नु पर्छ।

सिनसिनाटी पब्लिक स्कूलले यो नयाँ एप्लिकेसन फेज-इन गर्न र परीक्षण गर्न जारी राख्ने क्रममा, केही चुनौतीहरू आउन सक्छ, र हामी यसमा अद्यावधिकहरू गर्न सक्छौं। माइ स्टपको उपयोगिता र विश्वसनीयताबारे तपाईंको प्रतिक्रियाले सिनसिनाटी पब्लिक स्कूल परिवारहरूका लागि यसको कार्यान्वयनलाई अझ राम्रो बनाउन सहायता गर्नेछ; तपाईंले यो लिङ्कद्वारा हामीलाई प्रतिक्रिया पठाउन सक्नुहुन्छ:

<https://forms.gle/SrH22UDsQZKLrcUn6>

तपाईंको लागि माइ स्टप एप सहायक हुनेछ भन्ने हामी आशा गर्छौं र हामी तपाईंको प्रतिक्रियाको प्रशंसा गर्नेछौं।

सहृदय,

लोरेन जनसन
विद्यार्थी यातायात सेवा निर्देशक

सेरा ट्रिम्बल-ओलिभर
चिफ स्टूडेंटजी अफिसर

होमरुम: «ADVISORY_TCHR»


तल तपाईंले माइ स्टप एप्लिकेसनमा देख्नुहुने विभिन्न स्क्रिनहरूको चित्र देखाइएको छ। एप्लिकेसनले तपाईंलाई मार्गमा गाडीको यथार्थ स्थितिबारे बताउने छैन भन्ने कुरा जान्नु जरूरी छ यद्यपि यसले विद्यार्थीको निर्धारित बस स्टपमा बस आइपुग्ने सबभन्दा ताजा अनुमानित समय (ETA) बारे जानकारी दिनेछ।




धेरैवटा सिनसिनाटी पब्लिक स्कूलका बसहरूले धेरैवटा स्कूलहरूमा सेवा प्रदान गर्छन्। फलस्वरूप तपाईंले सम्बन्धित मार्गमा बस सुरु हुने निर्धारित समय भन्दा पहिला आफ्नो निर्धारित बस स्टपमा बसको आइपुग्ने अनुमानित समयबारे जानकारी पाउन सक्नु हुँदैन।



स्कूल बस मार्गहरूमा उत्पन्न हुन सक्ने वास्तविक घटनाहरू अर्थात् ट्राफिक, निर्माणकार्य, यान्त्रिक खराबी तथा घटना/दुर्घटनाहरूमाथि विचार नगरि सम्पूर्ण मार्गहरू एउटा नियन्त्रित वातावरणका आधारमा मात्र तयार गरिएको हो। यसको कारणले कहिलेकाहीं चालकले नियोजित निर्धारित मार्ग भन्दा हटेर पनि बस चलाउनु पर्ने हुन सक्छ। यसको परिणाम स्वरूप सवारी निर्धारित मार्गबाट हटेमा, एप्लिकेसनले देखाउने छ।



एप्लिकेसनले निर्धारित मार्गका आधारमा बस आउने अनुमानित समय प्रदान गर्नेछ। हाम्रा विद्यार्थीहरूको सुरक्षाका लागि उनीहरू बस आउने अनुमानित समय भन्दा 5 मिनट पहिला नै स्टपमा आइपुग्नु पर्नेछ र 10 मिनट सम्म स्टपमा पखिनु पर्छ।



एप्लिकेसनले बस चाँडो हुँदैछ, ठीक समयमा छ, वा ढिलो हुँदैछ भन्ने बताउने छ र अनुमानित मिनट बताउने छ जो ग्लोबल पोजिसनिङ सिस्टममा आधारित हुनेछ। साथै उक्त दिनको सवारीहरूको सङ्ख्या, ट्राफिक, सडकको अवस्था, निर्माण कार्य र मौसमका आधारमा सम्पूर्ण मार्गको अनुमानित समयमा हेरफेर भइ रहने छ। एप्लिकेसन प्रत्येक 10 सेकेन्डमा अद्यावधिक हुनेछ।

